



बलजफती तथा नाबालिक विवाह

अष्ट्रेलियामा कसैलाई बलजफती विवाह गर्न लगाउनु गम्भीर अपराध हो।

अष्ट्रेलियामा मानिसहरूलाई आफ्नो विवाह गर्ने नगर्ने रोज्ने स्वतन्त्रता छ। सामान्यतया, कुनै व्यक्ति कानूनी रूपमा विवाहित हुन उसको उमेर **18** वर्ष नाघेको हुनुपर्छ। केही परिस्थितिमा 16 वर्षको उमेर नाघिसकेका व्यक्तिले विवाह गर्न पाउँछन्, तर यसका लागि अदालतको आदेश चाहिन्छ।

कुनै पनि व्यक्ति बिना दवाब वा बिना जालझेल विवाह गर्न सहमत हुनुपर्छ।

प्रबन्धित मागीविवाह (arranged marriage), जहाँ विवाह गर्ने दुवै व्यक्ति स्वतन्त्ररूपमा विवाहका लागि राजी हुन्छन्, बलजफती विवाहभन्दा फरक छ। प्रबन्धित मागीविवाह अष्ट्रेलियामा कानूनी रूपमा मान्य छ।

यदि तपाईं वा तपाईंले चिनेको मान्छे खतरामा भएको थाहा छ भने प्रहरीलाई **000** मा सम्पर्क गर्नुहोस्।

अष्ट्रेलियामा प्रहरीले सुरक्षा गर्छ र भरोसा गर्न सकिन्छ।

निःशुल्क, गोप्य परामर्श तथा जानकारीको लागि **1800 737 732** मा 1800 RESPECT मा फोन गर्नुहोस्।

तपाईंलाई निःशुल्क दोभाषे आवश्यक छ भने **131 450** मा फोन गर्नुहोस्।

बलजफती विवाहका लागि बाहिरी मुलुकका कोही मानिसलाई ल्याउने वा लैजाने कार्य वा कसैलाई यस्तो कार्य गराउनु गैरकानूनी हुन्छ।

कहिलेकाहीँ बलजफती तथा नाबालिक विवाह मानिसलाई उसको ईच्छाविपरित अन्य मुलुकमा पठाउने वा सीमा पार गराउने कार्यसँग जोडिएको हुन्छ, र यो गैरकानूनी हो।

तपाईं, वा तपाईंले चिनेको कोही मानिस, जोखिममा हुनुहुन्छ?

अष्ट्रेलियन संघीय(फेदेरल) प्रहरीपुलिस (Australian Federal Police, छोटकरीमा AFP) लाई **131 237** मा सम्पर्क गर्नुहोस्। AFP ले प्रारम्भिक सल्लाह प्रदान गर्छ र बलजफती तथा नाबालिक विवाह वा मानव तस्करीका शिकार भएकाहरूलाई आवास, वित्तीय समर्थन, परामर्श र कानूनी सल्लाह जस्ता सहयोगहरू उपलब्ध गराउन सक्छ।

थप जानकारीका लागि AFP को वेबसाइट www.afp.gov.au मा जानुहोला।

सहयोगका लागि अन्य सेवाहरू उपलब्ध छन्।

1800 RESPECT अष्ट्रेलियाको राष्ट्रिय लैंगिक हिंसा, घरेलु तथा परिवार हिंसा परामर्श सेवा (Australia's National Sexual Assault, Family and Domestic Violence Counselling service) हो। यसले निःशुल्क, गोप्य फोन तथा अनलाईन परामर्श तथा जानकारी दिन्छ। परामर्शदाताले तपाईंको कुरा सुन्छन्, प्रश्नहरूको जवाफ दिन्छन् र उनीहरूले तपाईंलाई तपाईंको स्थानीय क्षेत्रमा रहेका अन्य सहयोगी सेवामा सिफारीस गर्न सक्छन्।

1800 737 732 मा फोन गर्नुहोस् वा 1800 RESPECT को वेबसाइट www.1800RESPECT.org.au मा जानुहोस्।



तपाईंलाई दोभाषे चाहिन्छ?

अनुवाद तथा दोभाषे सेवा (**Translating and Interpreting Service**, छोटकरीमा TIS) लाई **131 450** मा निःशुल्क फोन गर्नुहोस्। TIS ले तपाईंलाई अन्य सेवा प्रदायकहरूसँग कुराकानी गर्न मद्दत गर्छ। TIS ले परामर्श प्रदान गर्दैन।

बलजफती बिबाह तथा मानव तस्करी बारे थप जानकारी:

थप जानकारीका लागि महान्यायधिवक्ता विभाग (Attorney-General's Department) को वेबसाईट **www.ag.gov.au** मा जानुहोला।